



लोक सेवा आयोग जलेश्वर कार्यालय, जलेश्वर



नेपाल न्याय सेवा तर्फको शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना
सूचना नं.: २२/०७७-७८ मिति: २०७७।०८।२९

लोक सेवा आयोगको वि.नं. १६६८६-१६६९२/०७६-७७ (खुल्ला,समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको जलेश्वर परीक्षा केन्द्र राख्ने उम्मेदवारहरूको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

सि.नं.	पत्र	विषय	लिखित परीक्षा मिति र समय	रोल नं.		उम्मेदवार संख्या	परीक्षा केन्द्र
				देखि	सम्म		
१	प्रथम पत्र	शासन प्रणाली	२०७७।०९।१५ गते दिनको १:०० वजे	जलेश्वर परीक्षा केन्द्र राख्ने सवै उम्मेदवारहरू	४९ जना	श्री रा.वि.म. क्याम्पस, जलेश्वर	
२	द्वितीय पत्र	समसामयिक विषय	२०७७।०९।१६ गते दिनको १:०० वजे				
३	तृतीय पत्र	समसामयिक कानून तथा अभ्यास	२०७७।०९।१७ गते दिनको १:०० वजे				

द्रष्टव्य १ :-

१. परीक्षा भवनमा मोबाइल, अन्य इलेक्ट्रोनिक डिभाइस र ब्याग(झोला) निषेध गरिएको छ ।
२. आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
३. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
४. परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्रको साथमा नेपाली नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र लिई परीक्षा सुरु हुनुभन्दा कम्तिमा १ घण्टा ३० मिनेट अगावै परीक्षा भवनमा आउनुपर्नेछ ।
५. अन्यत्र परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत गराएका उम्मेदवारहरूलाई माथि उल्लेखित परीक्षा केन्द्रमा सम्मिलित गराइने छैन ।

द्रष्टव्य २:-

कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य रूपमा पालन गर्नुपर्ने थप विषयहरू :

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयमले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमैसंग तोकिएको स्थानमा जानुपर्नेछ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नुहुदैन ।
६. उत्तरपुस्तिका बुझाउँदा उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी बुझाउँनु पर्नेछ ।
७. परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाई हस्ताक्षर गरी बाहिर जानुपर्नेछ ।
८. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीले परीक्षामा सम्मिलित हुन परीक्षा हुनुभन्दा एकदिन अगावै मो.नं. ९८४१५६९२७५ मा अनिवार्य जानकारी गराउनु पर्नेछ ।

लक्ष्मीप्रसाद पोखरेल
नायव सुव्वा

कुमार पौडेल
उपसचिव